



Bill de Blasio
Mayor

Consumer
Affairs

Lorelei Salas
Commissioner

English and Nepali | नेपाली

NYC'S NEW PAID SICK LEAVE LAW APPLIES TO MOST EMPLOYEES!

If you work in NYC for more than 80 hours a year, you can:

- Earn up to 40 hours of sick leave each year to care for yourself or a family member.
- Start using earned leave on July 30, 2014.

If you are an employer, including a not-for-profit or a small business, you must provide:

- Paid sick leave if you have 5 or more employees who work in NYC or unpaid sick leave if you have fewer than 5 employees.
- 2 days of paid sick leave to domestic workers who have worked for you for more than 1 year. This leave is in addition to the 3 days of paid rest to which domestic workers are entitled under New York State Labor Law.

CONTACT 311 OR VISIT NYC.GOV/PAIDSICKLEAVE FOR MORE INFORMATION OR TO FILE A COMPLAINT ABOUT AN EMPLOYER.

TOGETHER, WE CAN KEEP BUSINESSES STRONG AND KEEP NEW YORKERS HEALTHY.

न्यूयॉर्क शहरको नयाँ तलबी बिरामी वदा कानून धेरैजसो कर्मचारीमा लागु हुन्छ!

तपाईं न्यूयॉर्क शहरमा वर्षमा 80 घण्टाभन्दा धेरै समयसम्म काम गर्नुहुन्छ भने, तपाईंले:

- आफ्नो वा परिवारका सदस्यहरूको हेरचाहका लागि हरेक वर्ष 40 घण्टासम्मको बिरामी वदा प्राप्त गर्न सक्नुहुन्छ।
- प्राप्त गरेको वदा जुन 30, 2014 देखि प्रयोग गर्न शुरू गर्नुहोस्।

तपाईं गैरनाफामूलक वा सानो व्यवसाय सहित कुनै रोजगारदाता हुनुहुन्छ भने, तपाईंले:

- तपाईंसँग न्यूयॉर्क शहरमा काम गर्ने 5 वा सोभन्दा धेरै कर्मचारीहरू छन् भने तलबी बिरामी वदा र 5 भन्दा कम कर्मचारीहरू छन् भने बेतलबी बिरामी वदा दिनुपर्छ।
- 1 वर्षभन्दा लामो समयसम्म काम गरेका घरेलु कामदारका लागि 2 दिनको तलबी बिरामी वदा दिनुपर्छ। यो वदा न्यूयॉर्क राज्य श्रम कानून अन्तर्गत घरेलु कामदारले प्राप्त गर्ने 3 दिनको तलबी वश्रामको अतिरिक्त हो।

थप जानकारी वा रोजगारदाताको बारेमा गुनासो दर्ता गर्न 311 मा फोन गर्नुहोस् वा NYC.GOV/PAIDSICKLEAVE मा हेर्नुहोस्।

सँगै मलेर, हामी व्यवसायलाई मजबुत राख्न सक्छौं र न्यूयॉर्कलाई स्वस्थ राख्न सक्छौं।